



USAID
FROM THE AMERICAN PEOPLE



भुईचालो महापट मोला



भुईचालो झटपट झोला

प्रकाशकः

भूकम्प प्रविधि राष्ट्रिय
समाज-नेपाल

संकलन तथा लेखन

गणेश कुमार जिमी
सन्दीप पाण्डे
मनिषा पन्थ

पुनरावलोकन र सुझाव

आमोदमणि दीक्षित
सूर्यनारायण श्रेष्ठ

प्रकाशन संयोजन

खड्ग सेन ओली
निशा श्रेष्ठ

वित्र तथा ग्राफिक्स

चन्दन ध्वज राना मगर
दिव्या बज्राचार्य

प्रथम संस्करणः

५००० प्रति, २०७७

© NSET

प्रकाशन शृङ्खला :

NSET-100-2014

यो हाते पुस्तिका अमेरिकी सहायता नियोग (USAID/OFDA) को आर्थिक सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (NSET) द्वारा सञ्चालित “नेपालमा भूकम्पीय जोखिम व्यवस्थापन कार्यक्रम (NERMPII)” अन्तर्गत तयार र प्रकाशन गरिएको छ । भूकम्पवाट हुनसक्ने आपत्कालीन अवस्थाको लागि गरिने पूर्वतयारीको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सँगलिएको अनुभव एवं तत्सम्बन्धमा प्रकाशित विभिन्न सामग्रीलाई आधार बनाएर यो हाते पुस्तिका तयार गरिएको हो । यो पुस्तिका तयार गर्ने क्रममा उपयोग गरिएका सम्पूर्ण सन्दर्भ सामग्रीका लेखकहरु प्रति हासी आभारी छौं ।

o; k\$ fzg ; fduld k|tt lj ifoj : t'o; sf n\vsx?sf cleJolQmx'g, h; klt bft[; fyf pQ/bfoL/xg] 5g .

प्रस्तुत हाते पुस्तिका भुईचालोले गर्दा आइपर्ने आपत्कालीन अवस्थामा चाहिने “भुईचालो झटपट झोला” मा राल्नु पर्ने अत्यावश्यक सामग्रीहरुको प्राथमिकता क्रम अनुसार तयार गरिएको सूची हो । यस सामग्रीमा पेशागत ज्ञान, विगतका अनुभव तथा अन्य सन्दर्भ सामग्रीहरुको सहयोगमा तयार गरिएका सामग्रीहरुको सूची प्रस्तुत गरिएको छ । आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामानहरु उमेर, लिङ्ग, भौगोलिक अवस्था, हावापानी तथा जीवनस्तरसँग प्रत्यक्ष सम्बन्धित हुने भएकोले आफ्नो प्रयोजनको लागि यस सचीमा प्रस्तुत गरिएका बाहेक अन्य सामग्रीहरु थन तथा आवश्यक नपर्ने सामग्रीहरु हटाउन आफ्नो विवेक तथा अनुभव प्रयोग गर्न सक्नु हुनेछ ।

सार्वजनिक हीतका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालको स्वीकृति लिएर यस हाते पुस्तिकामा प्रस्तुत गरिएका सामग्री उतार गर्न, प्रतिलिपि बनाउन तथा पुनः प्रकाशन गर्न पाइनेछ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (NSET)

भटपट भोला के हो ?

हामी भूकम्पको दबिले अति नै जोखिमयुक्त स्थानमा बसेका छौं। ठूलो भूकम्पको समयमा हामीले प्रयोग गरिआएका विजुली, पानी, खानेकुरा जस्ता अत्यावश्यक सामग्रीहरुको अभाव हुनजान्छ। अझ भन्तौ सम्पूर्ण गाँस, बास र कपासको व्यवस्थालाई भताभुङ्ग बनाइदिन्छ।

त्यसैले हामी सबैले कमितमा तीन दिनसम्म कसैको सहयोग विना पनि बाँचन सक्ने गरी आफूलाई तयार राख्नु जस्ती छ। यसका लागि हामीले एउटा भोलामा दैनिक जीवनको लागि अति आवश्यक सामानहरु हालेर तयारी अवस्थामा राख्नु पर्दछ जुन हत्तारिएर बाहिर निस्कनु पर्दा सजिलैसंग टिपेर हिँड्न सकियोस्। यसरी जीवनयापनको लागि नभै नहुने सामग्रीहरुले भरिएको, हतारमा भाग्दा सजिलै टिपेर लैजान सकिने भोला नै “भटपट भोला” हो।

यस हाते पुस्तकामा दिइएका सामानहरुको सूचीले तपाईंको भटपट भोलाभित्र के के राख्नु पर्दछ भन्ने कुराको छानविन गरी निर्णय गर्न सहयोग पुऱ्याउन सक्दछ। भटपट भोला छिकको तथा बोक्न सजिलो हुनुपर्दछ। भूकम्प आउनु अगावै यदि यो भोला आफूलाई पायक पर्ने ठाउँमा राखिएको खण्डमा हतारमा पनि तुरुन्त बोकेर हिँड्न सकिन्छ। त्यसैले यसलाई भटपट भोला नामाकरण गरिएको हो। तपाईं आफ्नो भटपट भोला आपत्कालीन अवस्थामा पनि सजिलै बोकेर हिँड्न सक्ने कुरामा विश्वस्त हुनुहोस्। समरण गर्नुपर्ने कुरा के छ भने, वास्तवमा यस्ता भटपट भोलाहरु आफ्ना परिवारका सबै सदस्यहरुको लागि छुट्टाछुट्टै हुनुपर्दछ। अझ प्रत्येक व्यक्तिकोलागि घर, कार्यालय तथा सवारी साधनमा छुट्टाछुट्टै हुनु राम्रो हुन्छ।

भटपट भोला कस्तो खालको हुनु पर्दछ ?

भटपट भोलाको लागि कनै आधुनिक महँगो सुटकेसको आवश्यकता पैदैन। वरू सामान्य

पछाडि (पिठ्युँ) मा बोक्न मिल्ने खालको हुनु पर्दछ। हातमा भुण्ड्याउने (ह्याप्ड व्याग) तथा सुटकेस भन्दा पछाडि बोक्ने खालको भोला बोक्न सजिलो तथा हल्का हुनुको साथै यसले तपाईंका दुवै हातलाई फुर्सद दिन्छ र जीउलाई भारवहन गर्न सन्तुलन पनि दिने भएकोले हतारमा बोकेर हिँड्न साहै सजिलो पनि हुन्छ।

भटपट भोला कहाँ राख्नु पर्दछ ?

घरभित्र, यस्तो भटपट भोला हतारिएर भाग्ने बेलामा सजिलै टिपेर जान सकिने पायक पर्ने सुरक्षित स्थानमा राख्नु पर्दछ। कार्यालयको सन्दर्भमा आफू हतारमा बाहिरिनु पर्दा तुरुन्त हात पग्ने सुगम ठाउँमा राख्नु पर्दछ जसले गर्दा हतारको बेला भटपट टिपेर हिँड्न सकियोस्।

भटपट भोला भित्र के के हुनु पर्दछ ?

यो अत्यावश्यक सामग्री सहितको एउटा भोला हो, यसमा आफूलाई चाहिने सम्पूर्ण चीजहरु राख्न सकिन्न, त त सबै चीज बोक्न नै सकिन्छ। फेरि कुन चीज बढी महत्वपूर्ण छ भन्ने कुरा व्यक्तिमा भर पर्दछ। एउटा चीज कसैको लागि कम चाहिने आपानो भारवहन क्षमतालाई ध्यान दिएर तय गर्न सकिन्छ। यसमा जीवन यापनको लागि नभै नहुने सामानहरु प्राथमिकता क्रम अनुसार राख्नु पर्दछ। जसले गर्दा नभै नहुने चीजहरु नछुट्टन् र हतारमा टिपेर हिँड्न आफूलाई गाढो पनि नपरोस्।

विगतमा भएका भूकम्पका घटनाहरुको अनुभव तथा प्राप्त सन्दर्भ सामग्रीहरुको आधारमा भटपट भोलाभित्र राख्नु पर्ने सामग्रीहरुको प्रस्तावित सूची यहाँ प्रस्तुत गरिएको छ। सम्पूर्ण सामग्रीहरु प्राथमिकता क्रम अनुसार राखिएका छन्। तर फेरि पनि आफ्नो भोलाको लागि यी सामानहरुको प्राथमिकता क्रम निर्धारण गर्ने निर्णय तपाईं आफै गर्न सक्नु हुनेछ। जसले गर्दा तपाईंलाई आपत्कालीन अवस्थामा बोक्न तथा जीवन यापन गर्न सहयोगी बनोस्।

१



पानी राख्ने बोतल तथा खाने पानी

खाने पानी सहितको बोतल आफ्नो झटपट भोलामा राख्न नभुल्नु होला जसले तपाईंलाई हतासिएको बेला पानीको प्यास मेटाउन तथा पहिले राखिएको पानी सकिएपछि पनि पुनः पानी राख्नको लागि सहयोग पुर्याउँछ ।

२



पानी शुद्धीकरण गर्ने औषधी

आपत्कालीन अवस्थामा तपाइलाई अति तिखा लाग्न सक्दछ । जीउलाई सुख्खा हुनबाट बचाउन तथा प्यास मेटाउन पिउने पानीको आवश्यकता पर्दछ । भोलामा राखेको पानीले धेरै समय नपुग्ने तथा सर्वै सफा पानी उपलब्ध नहुने कुरालाई ध्यानमा राखी पानी शुद्ध गर्ने औषधी पनि झटपट भोलामा राख्न भुल्नु हुडैन ।

३



खाने कुरा

भोक मेटाउनको लागि खाने कराको आवश्यकता पर्दछ । तत्काल खानेकरा पाउने सम्भावना कम रहन्छ । त्यसैले आफ्नो झटपट भोलामा पकाउनु नपर्ने हल्का तथा चाँडै नविगने तागतिला खानेकुराहरु (चिउरा, दालमोठ, चाउचाउ, लाखामरी, भुजिया, सातु, नुन आदि) राख्नहोस् । स्मरण रहोस्, खानेकुरा समय-समयमा (चौंज हेरी) फेरि रहनु पर्दछ नन्तर सड्ने तथा विग्रने हुन सक्दछ । सामान्यतया ३ देखि ६ महिनामा खानेकुराहरु फेर्नु पर्दछ ।

४



प्राथमिक उपचारका सामग्रीहरु

झटपट भोलामा दक्ष चिकित्सकहरु आइपुरनु भन्दा अगाडि सामान्य चोटपटक रोकथाम गर्नका लागि प्राथमिक उपचारका सामग्रीहरु राख्नु पर्दछ । जस्तै ह्याण्डि-प्लाष्ट, व्यान्डेज, कपास, बल्की-ड्रेसिङ, सिटामोल, थर्मामिटर, जीवनजल, कपास आदि ।

५



नियमित सेवनका औषधी तथा जगेडा चस्मा

यदि तपाईं लगातार औषधी खानु पर्ने कुनै रोगबाट पीडित हुनुहुन्छ (रक्तचाप, मधुमेह, आदी) भने भूकम्प पछिको अवस्थामा आवश्यक औषधी हराउने, ध्वस्त हुने तथा औषधी पसल समेत ध्वस्त हुनसक्ने हुँदा तपाईंले प्रयोग गरिरहेको औषधीहरुको खाँचो पर्न सक्दछ। त्यसैले त्यस्ता औषधीहरु केहि दिनको लागि पुग्ने गरी भटपट भोलामा राख्नुहोस्। त्यस्तै यदि तपाईंको आंखा कम्जोर छ र कुनै पावर भएको चस्मा प्रयोग गरि राख्नु भएको छ भने एउटा जगेडा चस्मा पनि राख्न भुल्नु हुँदैन।

&



आगो बाल्ने साधन तथा लैन बटी

अन्य सामान्य अवस्थामा बढी महत्व नदिइएको भएता पनि यदि आगो बाल्ने कुनै साधन छैन भने दैनिक जीवनमा ठूलो दुख पाइन्छ। त्यसैले भूकम्पपछि सम्पूर्ण विचुत तथा ख्यासले काम नगरेको खण्डमा आगो बाल्नको लागि भटपट भोलामा एउटा सामान्य लाइटर, सलाई तथा मैनवर्ती राख्न भुल्नु हुँदैन। जसले तपाईंलाई खाना पकाउन, उज्यालो वनाउन तथा आफूलाई जाडो भएको खण्डमा न्यानो राख्नको लागि सहयोग गर्न सक्दछ। तर सलाई, लाइटरको प्रयोग गर्ने बेलामा सम्भावित आगलागीबाट भने सचेत रहनुपर्दछ।

६



व्यक्तिगत सरसफाइका सामग्रीहरु

भटपट भोलामा दैनिक आवश्यक पर्ने व्यक्तिगत सरसफाइका सामानहरु राख्न भुल्नुहैन। यी सामानहरु व्यक्ति पिच्छे फरक हुन सक्दछन्। यद्यपि सामान्यतः भुल नहुने चीजहरु साबन (लुगाधुने/नुहाउने), दत्तमञ्जन तथा ब्रुस, काँगियो, तौलिया/रुमाल, स्यानिटरी प्याड (महिलाको लागि), सानो तौलिया आदि हुन् जसले तपाईंलाई सफा तथा स्वस्थ रहन मद्दत पुऱ्याउँदछ।

*



टर्चलाईट (माइक्रोलाईट), जगेडा व्याटी तथा चीमहरु।

ठूलो भूकम्पले गर्दा धेरै धनजन तथा शहरी पूर्वाधारहरु क्षति हुन सक्ने भएकोले विजुली बतीको पनि सम्भावना ज्यादै कम रहन्छ। उज्यालो बनाउनको लागि प्रयोग गर्न सकिने लाइटर, सलाई, मैनवर्ती वा अतिरिक्त व्याटीबाट चल्ने टर्चलाईट भरपर्दा साधन हुन सक्दछ। यदि टाउकोमा बाँझ मिल्ने (हेडल्याम्प) भए अति उत्तम हुन्छ, किनकि यसले तपाईंको दुवै हातहरूलाई स्वतन्त्र राख्न मद्दत गर्ने भएकाले अन्य काम सजिलो पर्दछ। यद्यपि जगेडा व्याटी तथा चीमहरु राख्न भने भुल्नु हुँदैन।

९



१०



सामान्य र महत्वपूर्ण औजारहरु

झटपट झोलामा सामान्य औजारहरु, जो दैनिक जीवनमा बढी प्रयोग गर्नुपर्ने हुन्छ, हाते चक्क, क्यान ओपनर, कैची, सियो-धागो, पचकस आदि एक सेट राखिएको खण्डमा भूकम्प पछिको आपत्कालीन अवस्थामा अति नै सहयोगी बन्न सक्दछ।

११



प्लाष्टिक सिट, करबल अथवा सिलपिङ्ग व्याग

भूकम्पले गर्दा उत्पन्न हुने भयावह स्थितिमा आफ्नो लागि बस्ने तथा सूत्ने व्यवस्था तपाईं आफैले गर्नु पर्न हुन सक्दछ। त्यसैले कम्तिमा ओछ्याउने तथा ओहुने साधन भए गुजारा चलाउन सकिन्छ। यस्तो बेला सिलपिङ्ग व्याग बढी उपयोगी हुन सक्दछ।

डोरी

कुनै वस्तुलाई कस्न, अड्याउन, बाँध्न, तान्न, टेन्ट लगाउन तथा अन्य प्रयोजनका लागि नाइलन डोरीको प्रयोग गर्न सकिन्छ। त्यसैले आफ्नो झटपट झोलामा केहि मिटर लम्बाइको नाइलनको डोरी राख्नु बुद्धिमानी हुन्छ।

१२



सिटठी

भईचालोको समयमा घर भित्र अथवा कुनै पनि सूला गहौं वस्तुहरु मुनि थुनिएको अवस्थामा महतका लागि लगातार चिच्याउदा आफ्नो शक्ति क्षीण भएर कमजोर भई मर्न समेत सबै सम्भावना रहन्छ। त्यसैले यस्तो अवस्थामा तपाईंसँग चर्को आवाज निक्लने सिटठी छ, भने धेरै सहयोगी बन्न सक्दछ। यस्तो सिटठी फुकनका लागि धेरै शक्ति खपत नहुने तथा निस्केको आवाज टाढासम्म पुग्ने पनि हुन्छ। त्यसैले एउटा सिटठी सधै साथैमा राख्नु पर्दछ। यदि झटपट झोलामा पनि राखेको खण्डमा जरोडाको रूपमा काम गर्न सक्दछ।



dxTj k0fs fuhtx? s flktlnlk

eOfmfl]3/ W:t xlf tkf0sf dxJ k0fs fuhtx?
W:t xg ; Sb5g\ o; n]ubf{ tkf0sf]; lk0f{
kl/ro, ; DaGw tyf ; lklQ : j fldTj bzfp[
sfuhL-sfggLcfw/x? gi6 xg ; Sb5g\ To; h]
o:tf sfuhft: kdfl0fx? -gfu/stf kf; k0f{lj j fx
btfl]3/÷hUlsfsf]nfkhlk afsf]r\$ as, zJfs
oflbtfsf]kdfl0f kq, ; j f/L; fwgsf]0hfht kq
cfbl sf]Ps klt kltlnlk ; wFc f gf]eBk6
emf]fdf /Ng' kb5 .



लेखने कागज तथा कलमहरु

आपत्कालीन अवस्थामा कहिलेकाहिं कुनै महत्वपूर्ण कुराको अभिलेख राख्नु पर्ने या खबर छाइनुपर्ने हुन सक्दछ । लेख्ने साधन तथा सानो कागजको टुक्रा नपाउँदा धैरै महत्वपूर्ण कराहरुको अभिलेख राख्नबाट बच्चत हुन सकिन्छ । त्यसले आफ्नो झटपट भोलामा सधैँ एउटा लेख्ने साधन तथा कागज (नोटबुक) राख्न भुल्नु हुँदैन ।



kl/jf/sf; a}; b: ox? s fltl: a/

cf gf]kl/jf/sf ; lk0f{ b:ox? s fltl: a/ eSlk
kl5 vfh tyf p4f/ 6fhlnf0{; xofh kVofpg
; Sb5 . ; fdlx s tyf JolQmt tl:a/n]lj zJf
u/LjolQmkxrfg tyf kl/jf/ ; Vef yfxf kfpgsf]
nflu ; xofh kVofpgf5 .



आफ्नो घरको नक्शा

ठूलो भुईचालोले घर ध्वस्त भएको खण्डमा घरको आकार तथा स्वरूप समेत छुट्याउन गाहो हुन्छ । यस्तो अवस्थामा तपाईं तथा अन्य उद्धार टोलीलाई समेत घरको कुन ठाउँमा के थियो भन्ने कूरा थाहा नहुँदा उद्धार कार्य कठिन हुन्छ । यदि आफ्नो घरको नक्शा साथमा भएको खण्डमा त्यसको सहयोगले व्यक्ति तथा सामानहरु रहेको सम्भावित ठाउँहरुको पहिचान गरि खोजि गर्न छिटो र सजिलो हन्नु । जसले गर्दा धनजनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

१७



ठेगाना, जरुरी फोन नंबरहरू तथा पारिवारिक आकस्मिक योजना

आपत्कालीन अवस्थामा तपाईंले कुनै सम्बन्धित निकायहरूलाई सहयोगको लागि सम्पर्क गर्नुपर्ने हुन सक्छ साथै आफन्त तथा साथीहरूको स्थिति पनि बुझ्नु पर्ने हुन सक्छ । त्यसैले सम्पूर्ण महत्वपूर्ण संघ संस्था तथा आफन्तहरूको फोन नम्बरहरू ट्रिपेर भटपट झोलामा राख्नुहोस् । यदि तयार गर्नु भएको छ भने आफ्नो परिवारको आकस्मिक योजना (घर भित्र तथा बाहिर सुरक्षित/असुरक्षित ठाउँहरूको पहिचान गरिएको तथा स्थानान्तरणको लागि सुरक्षित बाटो देखाइएको नक्शा) पनि झोलामा राख्न नभुल्नु होला ।

१८



घर तथा सवारी साधनहरूको अतिरिक्त साँचोहरू

घर भत्किदा तथा हतारमा घरबाट बाहिरिदा तपाईंको घर, सन्दुक तथा सवारी साधनका साँचोहरू पुरिन तथा हराउन सक्छन् । जसले गर्दा तपाईं आफ्नै महत्वपूर्ण सामग्री तथा सवारी साधनहरू समेत सजिलै प्रयोग गर्न सक्नु हुन । त्यसैले भटपट झोलामा आफ्नो घर, सन्दुक तथा सवारी साधनहरूको एक सेट साँचोहरू राख्न नभुल्नु होला ।

१९



धुलो छेक्ने मास्क

भूईचालोपछि भत्किएका घर तथा अन्य संरचनाको धुलो र सम्भावित आगलागीको धुँवाले वातावरण प्रदुषित बन्न सक्छ । यस्ता धुलो तथा धुँवावाट बच्नको लागि धुलो छेक्ने मास्क असाध्यै सहयोगी बन्न सक्छ । त्यसैले आफ्नो भटपट झोलामा एउटा धुलो छेक्ने मास्क सधैं राख्नु पर्दछ ।

२०



छाते टोपी

घाम तथा पानीवाट बच्नको लागि छाते टोपी निकै उपयोगी हुन सक्छ । सामान्यतया हामीले प्रयोग गर्ने छाता ठूलो (झोलामा बढि ठाउँ ओगट्ने) तथा प्रयोग गर्दा एउटा हातले समात्नु पर्ने भएकोले अरु काम गर्न असजिलो हुन सक्छ । छाते टोपी लगाएको खण्डमा घाम पानी बाट बच्ने तथा दुवै हात स्वतन्त्र हुने भएकोले काम गर्न सजिलो हुन द्वाया यो टोपी निकै उपयोगी बन्न सक्छ । त्यसैले आफ्नो भटपट झोलामा एउटा छाते टोपी राख्न छुटाउनु हुन्दैन ।

२१



पुरा बाहुला भएको बावलो सर्ट

भूकम्प पछि घाम, पानी, धुलो आदिवाट बच्न तथा सुरक्षित साथ काम गर्नको लागि बाक्लो तथा पूरा बाहुला भएको सर्ट आफ्नो भट्टपट भोलामा राख्नु उपयुक्त हुन्छ । यस्तो सर्ट लगाउँदा न्यानो हुने, सामान्य चोट पटक तथा लामखुट्टेको टोकाइवाट समेत बच्न सकिने हुनसक्छ ।

२२



छालाको पञ्जाहरु

फलाम तथा सिसाका टुक्रावाट हुनसक्ने सामान्य चोटपटक तथा तातो चिसोवाट बच्नको लागि छालाको बाक्लो पञ्जाहरुले मद्दत गर्दछ । सुरक्षित पञ्जा हातमा लगाएर काम गर्न सजिलो हुन्छ ।

२३



पाइन्ट (भरसक बावलो तथा साइड पकेट भएको)

जाडो, घाम, पानी तथा सामान्य चोटपटकबाट बच्नको लागि बाक्लो तथा न्यानो पाइन्टको व्यवस्था गर्नु जरुरी छ । यदि ठूलो भूकम्प पछि तपाईं सकुसल र सक्षम हुनुहुन्छ भने उद्धारकर्मीहरुलाई समेत आफ्नो परिवार तथा छरछिसमेको उद्धार कार्यमा साथ दिनुपर्ने हुन सक्दछ । यस्तो बेला बाक्लो बलियो पाइन्ट धेरै उपयोगी हुन सक्दछ । अझ साइड पकेटहरू भएको पाइन्ट भएमा सामान्य साना औजारहरू साथैमा बाकर सजिलै काम गर्न सकिन्छ ।

२४



बावलो सजिलो मोजा

बाक्लो तथा सजिलो खालको मोजा आफ्नो भट्टपट भोलाभित्र राख्नु भएमा खुट्टामा खुटिरा तथा फोका आउनबाट जोगाउनुको साथै आफूलाई न्यानो बनाउन सक्नुहुन्छ । भूकम्प पछि हुनसक्ने पानीको अभावलाई ध्यानमा राख्ने हो भने पछि कम्तिमा दुई जोर जगेडा मोजा राख्ना एकपछि अर्को फेर्न सकिन्छ ।

२५



जुता (भरसक बलियो स्टिल टो भएको)

भूकम्पले गर्दा घर तथा अन्य संरचनाहरु भत्कदा विभिन्न फलाम, सिसा, ढुङ्गा तथा इटाका टुकाहरु यत्रत्र अव्यवस्थित रूपमा छरिएको हुने हुँदा खुद्दामा चोटपटक लागेर थप समस्या पैदा हुन सक्छ। त्यसैले बलियो एक जोर जुता (भरसक बलियो स्टिल टो भएको) झटपट भोलामा राख्न सके भूकम्प पछि सुरक्षित रहन सकिन्छ।

२६



पानी पर्दा ओढ्ने वर्षाती

ओत नहुँदा वर्षाको रुझाइले विरामी पर्न सकिन्छ। आपत्कालीन अवस्थामा छाता नहुन सक्छ र झटपट भोलामा राख्न पनि गाहो हुन्छ। यस्तो बेला यदि तपाईंसँग पातलो वाटर प्रूफ वर्षाती छ भने पानीबाट बच्ने तथा प्रयोग गर्ने पनि सजिलो हुन सक्छ।

२७



केही खुदा नगद रकम

ठूलो भूकम्पले तपाईं हाम्रो घर तथा छिमेकलाई मात्र असर गरेको हुँदैन। सम्पूर्ण शहर तथा देशलाई नै तहस नहस गरेको हुन्छ। त्यसैले तत्काल कर्ने ठूलो रकम खर्च गरेर केहि काम गर्ने स्थिति रहँदैन बरु साना-साना खुदा नगद साथमा नहुँदा धेरै महत्वपूर्ण काम (फोन गर्न, नून, सलाई जस्ता साना तर अत्यावश्यक सामान किन्न आदि) रोकिन सक्छ। त्यसैले झटपट भोलामा केहि खुदा नगद रकम राख्नु पर्दछ।

२८



ब्याट्रीबाट चल्ने रेडियो तथा जगेडा ब्याट्रीहरु

भूकम्प पछाडि भूकम्पले गर्दा भएको क्षति र खोज, उद्धार तथा सहायता सम्बन्धी कार्यक्रमहरुको बारेमा जान्न जो कोही उत्सुक हुन सक्छ, तर दुर्भाग्यवस ठूला भूकम्प पछि विद्युत आपूर्ति तथा संचार माध्यमहरु बन्द हुने भएकोले टि. भि. तथा विद्युतबाट चल्ने रेडियोबाट समाचार सुन्न लगभग असम्भव हुन्छ। त्यसैले यदि तपाईंको साथमा सानो तथा ब्याट्रीबाट चल्ने रेडियो छ भने धेरै उपयोगी बन्न सक्छ। यद्यपि केहि जगेडा ब्याट्रीहरुको पनि व्यवस्था हुनु जरूरी छ।


२९



कम्पास (दिशा निर्देशक)

ठूलो भूकम्पले सम्पूर्ण शहर ध्वस्त भएको हुन सक्छ । घर तथा संरचनाहरु भत्किनाले निस्सासिनु तथा कहाँ, कता जाने छुट्याउन नसक्नु स्वभाविक हुन्छ । त्यसैले यदि तपाईंसँग सानो दिशा निर्देश गर्ने कम्पास भए उपयोगी हुन सक्छ ।

३०



स्वास्थ्य सम्बन्धी उपयोगी पुस्तक

सामान्यतः हामी सबैलाई प्राथमिक उपचार सम्बन्धी ज्ञान हुनु जरुरी छ । भूकम्प पछिको भयावह स्थितिमा दक्ष चिकित्सक तुरुन्त उपलब्ध नहुने भएकोले सामान्य चोटपटक तथा विरामीको उपचार आफै गर्नुपर्ने हुन सक्छ यसले गर्दा दक्ष चिकित्सकहरुको उपस्थिति नभएसम्म रोकथाम गर्न सकिनेछ । त्यसैले यस्तो प्रयोजनको लागि कुनै एक सजिलो सन्दर्भ सामग्री (जस्तै “डाक्टर नभएमा”) आफ्नो भटपट झोलामा राख्न सकिन्छ ।

३१



कोहि मनोरञ्जनका साधनहरु

ठूलो भूकम्प पछि, स्थिति कहालीलाग्दो हुन सक्छ । जताततै जनधनको क्षतिले गर्दा तपाईं सकुशल भएपनि र चाहेरै पनि कोहि काम गर्न सक्नु हुन्न । काम केही नभएर समय विताउन गाहो हुँदा मनमा नैरास्य र जीउमा आलस्य आउन सक्छ । त्यसैले यस्तो बेलामा यदि तपाईंसँग कोहि मनोरञ्जनका साधन जस्तै तास, लुडो, चेस, आदि भए समय विताउने साथी बन्न सक्छन् ।

३२



लेमिनेशन गरिएको स्थानान्तरण योजनाको नक्शा

ठूलो भूकम्पपछि, हतासिएका मान्छेहरु प्रायः आ-आफ्नै तरिकाले भाग्ने प्रवति हुन्छ । अतालिएर जताततै भाग्दा दुर्भाग्यवस कहिलैकाहि ज्यान थप जोखिममा पर्न सक्छ । त्यसैले यदि तपाईं वसेको ठाउँको स्थानान्तरण योजना (सामुदायिक स्तरमा सुरक्षित खुल्ला ठाउँहरुको पहिचान तथा त्यहाँसम्म पुने सुरक्षित बाटो देखाइएको योजना) भए एक प्रति संघै भटपट झोलामा राख्न भए सहयोगी बन्न सक्छ । यसलाई लेमिनेशन गर्नु भएको खण्डमा पानी तथा धूलोबाट बिग्ने डर हुदैन ।



व्याप्रेता (डिस्पोजेवल)

ठूला भूकम्पहरुले ऐतिहासिक छाप छोडेर जान्छन् । कतिपय कुराहरु अभिलेख राख्नु अति आवश्यक पर्न सकदछ । तपाईंको आँखा अगाडि कतिपय यस्ता दृष्य र घटनाहरु हन सक्दछन् जसलाई क्यामेरा भए तपाईं रेकर्ड गर्नुहुन्थ्यो । यस्तो संयोग तथा घटनाहरुको रेकर्ड गर्नका लागि सक्तु हुन्छ भने आफ्नो भटपट भोलामा एउटा क्यामरा राखिराख्नुहोस् । डिस्पोजेवल (एक पटक मात्र प्रयोग गर्न मिल्ने) क्यामरा राख्नु भयो भने खासै महँगो नपर्न सकदछ र अभिलेख प्रयोजनको लागि उपयोगी बन्न सकदछ ।

संदर्भ सामग्री (References)

- <http://www.qsl.net/kc0nrk/go-bags.html>
- <http://www.ready.gov>
- <http://www.fema.gov/areyouready>
- <http://www.redcross.org>
- <http://www.survival-center.com>



भूईचालो "भटपट भोला"

व्यक्तिगत तहमा आपत्कालीन सामग्रीहरु जोहो गरी राख्नको लागि बोक्न सजिलो एउटा भोला (भटपट भोला) को व्यवस्था गर्नुहोस् ।

नोट : प्रस्तुत पुस्तिका भूईचालोले गर्दा आइपर्ने आपत्कालीन अवस्थामा चाहिने “भूईचालो भटपट भोला” मा राख्नुपर्ने अत्यावश्यक सामग्रीहरुको प्राथमिकता कम अनुसार तयार गरिएको सूची हो । यसमा हामीले आफ्नो विवेक, विगतका अनुभव तथा अन्य सन्दर्भ सामग्रीहरुको सहयोगमा तयार गरिएका सामग्रीहरुको सूची प्रस्तुत गरेका छौं । आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामानहरु उमेर, लिङ्ग, भौगोलिक अवस्था, हावापानी, तथा जीवनस्तरसंग प्रत्यक्ष सम्बन्धित हुने भएकोले आफ्नो प्रयोजनको लागि यस सूचीमा प्रस्तुत गरिएका बोहेक अन्य सामग्रीहरु थप्न तथा आवश्यक नपर्ने सामग्रीहरु हटाउन आफ्नो विवेक तथा अनुभव प्रयोग गर्न सक्नुहुनेछ ।



ઝટપટ ઝોલામા રાખે સામગ્રી ર યસકો ઉપયોગિતા વારેમા આફ્નો પરિવારલાઈ
જાનકારી ગરાડનુપછ્છે।



ઝટપટ ઝોલા ઘરવાટ બાહ્ય નિસ્કને મૂલ ઢોકા નજિક એવં ભૂકમ્પ પણ્ચાત સહજૈ
લિએ જાન સકિને સુરક્ષિત સ્થાનમા રાખ્નુ પછ્છે।



भूकम्प पश्चात घरबाट बाहिर सुरक्षित स्थानमा निस्किंदा झटपट भोला साथमा
लिई निस्कनु पर्छ ।



कार्यालयमा झटपट भोला लिएर भन्नाड्वाट ओलंदै गरेको दृश्य ।

મુર્દુંચાલો કટપટ કોલાકો લાગિ ચાહિને આવશ્યક સામગ્રીહરુકો સ્ફૂર્તી તથા લાગત

ક્ર.સ.	સામગ્રી
૧	પાણી રાસ્ને બોતલ તથા સાંકેપાની
૨	પાણી શુદ્ધીકરણ ગર્ને ઔષધીહરુ
૩	સાંકેકુરાહરુ
૪	પ્રાથમિક ઉપચારકા સામગ્રીહરુ
૫	નિયામિત સેવનકા ઔષધી તથા જગોડા ચરણા
૬	બ્યાકિગત સરસફાઈકા સામગ્રીહરુ
૭	આગો બાળો સાધન તથા મૈન બટી
૮	ટર્ચેલાઇટ (મએ હેડ લ્યાનપ) , જગોડા બ્યાટી તથા ચીમહરુ
૯	સાગારન્ય ર મહત્વપૂર્ણ ઔઝારહરુ
૧૦	ડેરી
૧૧	પ્લાષ્ટિક સીટ, કરબલ અથવા સિલાપિઝ બ્યાગ આદિ
૧૨	સિટ્ટી
૧૩	મહત્વપૂર્ણ કાગજાતહરુકો પ્રતિલિપિ
૧૪	પરિવારકા સંક્રાંતિકા સંદર્ભાનું
૧૫	લેસ્ઝને કાગજ તથા કલગમહરુ
૧૬	આફનો ઘરકો નવરા
૧૭	ઠેગાણા જરૂરી ફોન નરબલ તથા પારિવારિક આકર્ષિણક ચોજના
૧૮	ઘર તથા સવારી સાધનહરુકો અતિરિક્ત સાંચોહરુ
૧૯	ધૂલો છેવને મારક
૨૦	છાતે ટોપી
૨૧	પૂરા બાહુલા મણકો બાવલો સર્ટ
૨૨	છાલાકો પડ્જાહરુ
૨૩	પાઇન્ટ (મરસક બાવલો તથા સાઇલ પાકેટહરુ મણકો)
૨૪	બાવલો સાજિલો ગોજા
૨૫	જૃતા (મરસક બલિયો સ્ટીલ ટો મણકો)
૨૬	પાણી પર્દા ઓઢણે બરસાતી
૨૭	કોણી સુદ્રા નગદ રકમ
૨૮	બ્યાટીબાટ ચલને રેડિયો તથા જગોડા બ્યાટીહરુ
૨૯	કરપાસ (દિશા નિર્દેશક)
૩૦	સ્વારથ્ય સરબનંદી ઉપયોગી કિતાબહરુ
૩૧	કોણી ગંગોરચ્છનન્દાકા સાધનહરુ
૩૨	લેખિગેશન ગારિએકો સ્થાનીય સ્થાનગતરણ ચોજનાકો નવરા
૩૩	વયાજેરા (ડિર્પોઝેવલ)
૩૪	મુર્દુંચાલો કટપટ કોલા

યી સંક્રાંતિકા રાસ્ને તથા પારિને કટપટ કોલાકો મૂલ્ય ચ્યાસમા રાખિને સામગ્રીહરુકો ગુણસ્તર
અનુસાર કરીબ રુ ૨,૫૦૦ દેસિ રુ ૩,૦૦૦ સરમ પર્ણ સવદળ છે ।

आपत्कालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्रीहरू



द्युकिका लागि झटपट कोला



घर-परिवारका लागि बचाउ बाकस



छर-ठिमेकी तथा कार्यालयका लागि बचाउ बाकस



समुदायका लागि बचाउ बाकस

पूर्वतयारी जरौं, सुरक्षित रहौं।



भूकरण प्रविधि राष्ट्रिय समाज-नेपाल

सैबु गा.वि.स. बडा नं.४, भैसेपाटी आवास क्षेत्र
पो.ब.नं. १३७७५, काठमाडौं, नेपाल, फोन नं.: ९७७-१-५५९१०००,
फ्याक्स नं.: ९७७-१-५५९२६९२, ई-मेल: nset@nset.org.np
वेब साइट: www.nset.org.np